



लोक सेवा आयोग
काठमाडौं कार्यालय
(परीक्षा शाखा)



नयाँ बानेश्वर, काठमाडौं

☎ ०१-४११५८३१, ४११५८३३, ४११५८३४ फ्याक्स नं- ०१-४११५८३५ वेबसाइट: www.psc.gov.np ईमेल: kathmandu@psc.gov.np

सहायक सूचक पदको लिखित परीक्षाको परीक्षा भवन संशोधन गरिएको सूचना

सूचना नं. ५६/०७७-७८, मिति २०७७/१०/०४

यस कार्यालयबाट मिति २०७७/१०/२४ मा प्रकाशित राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं.१(०७६/०७७)(खुला तथा समावेशी) सहायक सूचक (रा.प.अनं. चतुर्थ श्रेणी सरह) पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना (सू.नं. ५५/०७७-७८) अनुसार कायम गरिएका **परीक्षा केन्द्रहरू मध्ये विशेष कारणवस देहाय बमोजिमको परीक्षा केन्द्र संशोधन गरिएको** हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनहरूमा कुनै पनि उम्मेदवारहरूलाई सम्मिलित गराइने छैन । तोकिएको परीक्षा भवनमा परीक्षा शुरु हुनुभन्दा कम्तिमा **एक घण्टा अगावै पुगनु** हुन अनुरोध छ ।

परीक्षा कार्यक्रम

| पत्र | विषय | परीक्षा प्रणाली | परीक्षा मिति र समय | अवधि |
|---------|-----------------------------------|-----------------|----------------------------------|------------------|
| प्रथम | सामान्य ज्ञान तथा बौद्धिक परीक्षण | बस्तुगत | २०७७/१०/१० गते बिहानको ११:०० बजे | १ घण्टा |
| द्वितीय | नेपाली, अंग्रेजी, गणित | विषयगत | २०७७/१०/१० गते दिनको १:०० बजे | २ घण्टा ३० मिनेट |

उम्मेदवारहरूको रोल नं. तथा संशोधित परीक्षा भवन

| क्र.सं. | उम्मेदवारहरूको रोल नं. | संख्या | साविक परीक्षा भवन | हाल कायम गरिएको परीक्षा भवन |
|---------|------------------------|---------|--|---|
| १ | ८४८०१ देखि ८४९५० सम्म | १५० जना | श्री ज्ञानकनाथ स्मृति मा.वि., लैनचौर, काठमाडौं। | श्री आदर्श योगहरि मा.वि., लैनचौर, काठमाडौं। |

द्रष्टव्य १:-

१. परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
२. परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ ।
३. काठमाडौं परीक्षा केन्द्र बाहेक अन्यत्र परीक्षा केन्द्रका परीक्षार्थीहरूलाई परीक्षामा सामेल गराइने छैन ।
४. परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ ।
५. वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठूलो अक्षर (Capital Letter) मा A,B,C,D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
६. प्रवेश पत्र बिना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तिमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुगनुपर्नेछ ।
७. परीक्षामा सम्बन्धित निकायबाट जारी भएको प्रवेश-पत्र सँगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रूपमा लिई आउनुपर्नेछ ।



लोक सेवा आयोग
काठमाडौं कार्यालय
(परीक्षा शाखा)



नयाँ बानेश्वर, काठमाडौं

☎ ०१-४११५८३१, ४११५८३३, ४११५८३४ फ्याक्स नं- ०१-४११५८३५ वेबसाइट: www.psc.gov.np ईमेल: kathmandu@psc.gov.np

द्रष्टव्य २:- कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू

१. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवार स्वयंले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ ।
२. उम्मेदवारले परीक्षा केन्द्रमा प्रवेश गर्दा र निस्कदा भिडभाड नगरीकन एकआपसमा दुई मिटरको दूरी कायम गर्नु पर्नेछ ।
३. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।
४. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कदा, शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन दूरी कायम गरी क्रमसँग तोकिएको स्थानमा जानुपर्ने छ ।
५. परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
६. उत्तरपुस्तिका बुझाउँदा उत्तरपुस्तिकामा रहेको खाली स्थान काटी बुझाउनु पर्नेछ ।
७. परीक्षार्थीले उत्तरपुस्तिका बुझाउँदा आफ्नो उत्तरपुस्तिका गन्ती गरी उत्तरपुस्तिका बुझाई हस्ताक्षर गरी बाहिर जानु पर्नेछ ।
८. कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले आफू संक्रमित भएको जानकारी कार्यालयको टेलिफोन नं. ०१-४११५८३४ मा सम्पर्क गरी अग्रिम जानकारी दिनु पर्नेछ ।

.....
(रामप्रसाद पौडेल)
नायब सुब्बा

.....
(अभिराज डाँगी)
शाखा अधिकृत